



लोक सेवा आयोग
सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा
परीक्षा संचालन शाखा



खुला तथा समावेशी तर्फको लिखित परीक्षा केन्द्र निर्धारण गरिएको सम्बन्धी सूचना

निकाय:	श्री राष्ट्रिय न्यायिक प्रतिष्ठान	विज्ञापन प्रकाशित मिति:	२०७७/०८/१९	लि.प. कार्यक्रम प्रकाशित मिति:	२०७७/१०/१९	परीक्षा केन्द्र निर्धारण मिति :	२०७७/१०/२५
--------	-----------------------------------	-------------------------	------------	--------------------------------	------------	---------------------------------	------------

प्रतिष्ठानको पूर्व प्रकाशित विज्ञापन अनुसार **खुला तथा समावेशी तर्फको प्रतियोगितात्मक लिखित परीक्षा**को परीक्षा केन्द्र देहाय बमोजिम निर्धारण गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

क्र.सं.	विज्ञापन नं.	किसिम	पद, सेवा, समूह/उपसमूह/ तह	लिखित परीक्षा मिति र समय		उम्मेदवार संख्या	परीक्षा केन्द्र	रोल नं.	
				प्रथम पत्र	द्वितीय पत्र			देखि	सम्म
१	१३-१६/०७७/७८	खुला तथा समावेशी	कार्यालय सहायक/अनुसन्धान सहायक/प्रशिक्षण व्यवस्थापन सहायक, अनुसन्धान तथा प्रशिक्षण व्यवस्थापन, सहायक प्रथम	२०७७ फागुन ८ गते विहान ८:०० बजे (संयुक्त पत्र)	२०७७ फागुन ९ गते विहान ८:०० बजे	१८०	श्री पिइए (PEA) एशोसियसन, जेसिस मार्ग, थापाथली । A केन्द्र	१	१८०
					२०७७ फागुन १० गते विहानको १०:०० बजे	१८२	श्री पिइए (PEA) एशोसियसन, जेसिस मार्ग, थापाथली । B केन्द्र	१८१	३६२
२	१७/०७७/७८	खुला	छपाई सहायक, विविध, पुस्तकालय, सहायक प्रथम	२०७७ फागुन १० गते विहानको १०:०० बजे		१८	श्री पिइए (PEA) एशोसियसन, जेसिस मार्ग, थापाथली ।	१	१८


क्र.सं.	विज्ञापन नं.	किसिम	पद, सेवा, समूह/उपसमूह/ तह	लिखित परीक्षा मिति र समय		उम्मेदवार संख्या	परीक्षा केन्द्र	रोल नं.	
				प्रथम पत्र	द्वितीय पत्र			देखि	सम्म
३	०७-०९/०७७/७८	खुला तथा समावेशी	अनुसन्धान अधिकृत/प्रशिक्षण व्यवस्थापन अधिकृत/शाखा अधिकृत, अनुसन्धान तथा प्रशिक्षण व्यवस्थापन, अधिकृत तृतीय	२०७७ फागुन १० गते विहान ८:०० बजे (संयुक्त पत्र)	२०७७ फागुन ११ गते विहान ८:०० बजे	९	श्री सगरमाथा मल्टिपल कलेज, डिल्लिवजार ।	१	९
४	१०/०७७/७८	खुला	लेखा अधिकृत, विविध, लेखा, अधिकृत तृतीय		२०७७ फागुन ११ गते विहान ८:०० बजे	९		१	९
५	११/०७७/७८	खुला	तथ्याङ्क अधिकृत, विविध, तथ्याङ्क, अधिकृत तृतीय		२०७७ फागुन ११ गते विहान ८:०० बजे	१९		१	१९
६	१२/०७७/७८	खुला	सहायक निर्देशक, विविध, सूचना प्रविधि, अधिकृत तृतीय		२०७७ फागुन ११ गते विहान ८:०० बजे	१२		१	१२

द्रष्टव्यः

- उम्मेदवारले उत्तरपुस्तिकामा **कालो मसी भएको डटपेन/कलम** मात्र प्रयोग गर्नुपर्नेछ ।
- प्रवेश पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित नगराइने हुँदा **प्रवेशपत्र अनिवार्य रूपमा साथमा लिई परीक्षा संचालन हुनुभन्दा कम्तीमा १ घण्टा अगावै** परीक्षा भवनमा आइपुग्नुपर्नेछ ।
- परीक्षा भवनमा **झोला, मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरू लैजान निषेध** गरिएको छ ।
- परीक्षा संचालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि **आयोगको पूर्व सूचना विना निर्धारित परीक्षा कार्यक्रम** स्थगित हुने छैन ।
- वस्तुगत बहुउत्तर (Multiple Choice) प्रश्नको उत्तर लेख्दा अंग्रेजी ठुलो अक्षर (Capital Letter)मा **A, B, C, D** लेखिएको उत्तरलाई मात्र मान्यता दिइने छ ।
- परीक्षामा सम्बन्धित निकायबाट जारी भएको प्रवेश पत्र संगै आफ्नो नागरिकता वा नेपाल सरकारबाट जारी भएको फोटो समेतको कुनै **परिचयपत्र अनिवार्य** रूपमा लिई आउनु पर्नेछ ।
- आयोगबाट जारी भएको **संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७** को पालना गरी परीक्षा सञ्चालन गरिनेछ ।

कोभिड - १९ संक्रमणको समयमा सुरक्षित रहन परीक्षार्थीले ध्यान दिनुपर्ने थप विषयहरू

- परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि उम्मेदवारले माक्स लगाई आफ्नो प्रयोजनको लागि **स्यानिटाइजर र खानेपानी** समेत लिई आउनु पर्नेछ ।
- परीक्षार्थी परीक्षाको लागि तोकिएको समय भन्दा **एक घण्टा अगावै** परीक्षा केन्द्रमा आइपुग्नु पर्नेछ ।
- परीक्षार्थीहरू परीक्षा केन्द्रमा प्रवेश गर्दा, बाहिर निस्कँदा र शौचालय प्रयोग गर्नु पर्दा भिडभाड नगरिकन **२ (दुई) मिटरको दूरी कायम गरी** क्रमैसँग तोकिएको स्थानमा जानुपर्नेछ ।
- परीक्षार्थीहरू समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन ।
- परीक्षार्थीले उत्तरपुस्तिकामा लेखिसके पश्चात बाँकी रहेको **उत्तरपुस्तिकाको खाली स्थान स्वयंले काटी** बुझाउनु पर्नेछ ।
- परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नु पर्नेछ ।



राजु सत्याल
शाखा अधिकृत



नारायणप्रसाद ज्वाली
उप सचिव